



“ वित्तीय समाधान
सहितको ग्रामीण समुदायको
छनौटको पहिलो संस्था ”

दर्ता नं. ७६६/०५९/६०
पान नं. ३०३९२९२७८

पनौती नगरपालिका-९, सुन्थान, काभ्रेपलाञ्चोक

पत्र संख्या : २०८२/०८३
चलानी नं : ४३



मिति : २०८२/०८/०७

ब्याजदर परिवर्तन सम्बन्धी सूचना

वर्तमान वित्तीय बजार, संस्थाको हालको वित्तीय सूचकांकको अवस्था र संस्थाहरुको बजारमा व्याजदरको स्थिती मध्यनजर गर्दै संचालक समितिको मिति २०८२ मंसिर ०६ गते बसेको बैठकको निर्णयअनुसार तपसिल बमोजिम व्याजदरमा परिवर्तन गरि २०८२ मंसिर ०८ गते देखी तपसिल बमोजिमको व्याजदर लागु हुने सबैको जानकारीको लागि यो सुचना प्रकाशन गरिएको छ ।

बचत तर्फ :

क्र.स	विवरण	परिवर्तीत व्याजदर	न्यूनतम मौज्दात	ब्याजदर
१	नियमित/बाल बचत	५.५%	रु १००/- मासिक	दैनिक मौज्दात
२	नियमित दिर्घकालिन बचत	६.५%	रु ३०,०००/-	दैनिक मौज्दात
३	दैनिक/ खुत्रुके/मोवाइल बैकिङ बचत	४%	रु ५०/- बाट शुरु	दैनिक मौज्दात
४	साधारण बचत	४%	रु ३००/- न्यूनतम	दिन गन्तिमा
५	आवद्धिक(मुद्दती)बचत ३ महिने ७.०० % ६ महिने ७.२५ % १ वर्षे, २ वर्षे वा सो भन्दा बढिको अवधिको आवद्धिक बचतमा ७.५०%	७.०% -७.५०%	रु ५०००/- देखी माथि	दिन गन्तिमा
६	लघुवित्त पाक्षिक बचत	५.५ %	रु ५०/-	दैनिक मौज्दात
७	लघुवित्त समूहकोष बचत	५.५ %	ऋण लिएको ५%	दैनिक मौज्दात
८	कर्मचारी सञ्चय कोष र संचित विदा बचत	८.५%	नीति अनुसारको	दैनिक मौज्दात
९	नवदुर्गा विशेष बचत	५.०-६.०%	रु ५०००/-न्यूनतम	
१०	क्रमिक मुद्धति बचत	७.२५%	रु १००/- न्यूनतम	दैनिक मौज्दात
११.	शेयर विशेष बचत	१२.२५%	रु १००/- न्यूनतम	दैनिक मौज्दात
११	पेन्सन बचत/जेष्ठ नागरीक/ तीज विशेष बचत/चाडपर्व बचत/ जन्मदिन बचत/स्वास्थ्य उपचार सुरक्षण बचत/ जीवन साहारा बचत			व्याज-तोकिए अनुसार

दिपक तिमल्सिना
२०८२/०८/०७

दिपक तिमल्सिना
प्रमुख कार्यकारी अधिकृत



“ वित्तीय समाधान
सहितको ग्रामीण समुदायको
छनौटको पहिलो संस्था ”

दर्ता नं. ७६६/०५९/६०
पान नं. ३०३९२९२७८

पनौती नगरपालिका-९, सुन्थान, काभ्रेपलाञ्चोक



ऋण तर्फ :

क्र. स	विवरण	रकम	परिवर्तन हुने व्याजदर	आधार
१	खरखाँचो(नियमित.वचतको ९० प्रतिशत)	वचतको ९०% सम्म	९.००%	वचतको ९० %साक्षि/शेयर
२	कृषि,पशुपालन ऋण	रु ८०,००,०००/- सम्म	१२.०%	साक्षि/शेयर
३	व्यापार,घर निर्माण,जग्गा खरिद,उद्योग,वैदेशिक रोजगार, र	रु८०,००,०००/-सम्म	१२.०%	जग्गा धितो, साक्षि/शेयर
४	व्यापार,घर निर्माण,जग्गा खरिद,उद्योग,वैदेशिक रोजगार र शैक्षिक	रु८०,००,०००/- सम्म	१२.०%	धितो ,दिर्घकालिन सदस्यता र साक्षि
५	यातायात/सुविधाको सामान	कोटेशनको ६०% वा ३५,००,०००/- सम्म	१२.०%	यातायातको साधन ,घर जग्गा धितो र जमानी
६	लघुवित्त ऋण	रु १,००,०००/- सम्म	१३.००%	समूह साक्षी
७	दैनिक ऋण	रु १,००,०००/-	१४.००%	शेयर, ध.जमानी साक्षि
८.	जीवन साहारा वचतको ९०% ऋण	वचतको ९०% सम्म	११.५० %	जीवन साहारा वचतको ९० % जमानी
९.	औषधि उपचार राहत/भैपरी ऋण	रु १०,०००/- सम्म	० %	नीति अनुसार
१०.	आवधिक वचतको धितोमा ऋण	वचतको ९०% सम्म	+२% थप	वचतको ९० % जमानी

साथै ऋणको व्याजदरका लागि निम्नानुसार व्यवस्था गरिनेछ :

पुनश्च १.दिर्घकालिन वचतकर्ताहरुलाई नियमित तोकिएको किस्ता वा व्याज भुक्तानीमा ऋण तर्फको क्र.स १,६,७,८,९,१० बाहेक अन्य ऋण लगानीको व्याजदरमा १ % छुट हुनेछ भने नियमित भुक्तानी नगर्दा मासिक थप व्याजदर लाग्नेछ । साथै यस संस्थाबाट ऋण लिई संस्थाको व्यवसाय प्रवर्द्धन विकासका लागि कारोवार गर्नुहुने ऋण लिने सदस्यहरुलाई केही सहुलित प्रदान गर्नका लागि मासिक(१महिना वा बढिमा ३२ दिन भित्र) तोकिएको सावाँ तथा व्याज भुक्तानी गर्दा भुक्तानी गर्नुपर्ने व्याज रकममा ३.५% र मासिक नियमित व्याज मात्र भुक्तानी गर्ने सदस्यहरुलाई व्याज रकममा २.५% छुटको व्यवस्था लाई निरन्तरता दिइनेछ । उक्त व्याज छुट आवधिक वचतको आधारमा लगानी भएका ऋण, दैनिक ऋण लगानी, तरलता व्यवस्थापन ऋण र जीवन साहारा वचत, लघुवित्त समूहको आधारमा दिइएको ऋण बाहेक सम्पूर्ण ऋणका शिर्षकहरुमा छुट प्रदान गरिनेछ ।

दिपक तिमल्सिना

प्रमुख कार्यकारी अधिकृत